

रुख बनाउने १० चरणहरू :

- १) हाँगा देखि नयाँ पलाएको बिरुवा को २०-३० सेन्टिमीटर मा काट्ने।
- २) जरा भन्दा माथिको १०-१५ सेन्टिमीटर को पात हटाउने।
- ३) बिरुवाको ५०% पात मात्र बाकि रहने छ।
- ४) बिरुवालाई ३० देखि १ घण्टा सम्म सफा पानीमा राख्ने।
- ५) बिरुवाको हाँगा तलको बोक्रा हल्का रूप मा ५-७ सेन्टिमीटर जति तास्ने। यहि ठाउँमा जरा पलाउने छ ।
- ६) जरा बनाउने यस हर्मोन मा तासेको टुप्पो डुबाउने । यस हर्मोन को मिश्रण नभएमा कुनै अरु प्राकृतिक मिश्रण मा डुबाउदा पनि हुन्छ
(निर्देशन रामरी पढेर त्यहि अनुसार तोकिएको मात्रामा मल प्रयोग गर्नुहोला, अनएथा बिरुवा नासिने छ)।
- ७) हाँगालाई नरम माटो वा माटो रहित सफा माध्यममा राख्न जरूरी छ (ध्यान दिनुहोला कि त्यो माध्यम सफा छ, अन्यथा हाँगालाई रोग लगेर मर्न सक्छ)। हाँगालाई गहिरो गरि रोप्नु होला (आधि अथवा एक-तिहाइ भाग मात्र सतह मा देखिने गरि), अनि पानी हाल्नु होला ।
- ८) त्यो बिरुवालाई प्वाल पारेको सफा (बिना रंगको, सदा) प्लास्टिकको झोलाले छोपीदिनु होला । यो गर्नाले बिरुवा लाई न्यानो हुनेछ र राम्ररी पलाउने छ ।
- ९) बिरुवालाई उज्जयालो ठाउँमा राख्नु होला, तर सिधै घाममा नराख्नुहोला । बेला बेला मा त्यो बिरुवामा प्राकृतिक मल हाल्नुपर्ने हुन्छ । अरु रासायनिक मल हाल्यो भने त्यो बिरुवालाई हानी हुन सक्छ ।
- १०) बिरुवालाई केहि महिनासम्म बिहान-बिहान पानी हाल्नुहोला। यदि पात र हाँगा सुकेको देखिएन भने जरा पलाइसकेको हुनेछ। त्यो बिरुवा अबको ८-१२ महिनापछि रोप्न योग्य हुन्छ।

तपाइलाई चाहिने सामग्री:

- पुरानो प्लास्टिक बोटल वा झोला वा अरु कुनै भाडा जसको मुनि प्वालहरु छ। सफा र सुखा परेर मात्र प्रयोग गर्नुहोला।
 - माटो वा माटो रहित माधियम (गूगल गर्नुहोला)। केवल स्वस्थ माटोको मात्र प्रयोग गर्नुहोला।
 - रुटिङ्ग हार्मोन वा दालचिनी र महको समिश्रण (गूगल गर्नुहोला)। निर्देशन को पालना गर्नुहोला।
 - चक्कु वा कैची लाई सफा गर्नुहोला।
 - प्वाल पारिएको प्लास्टिकको झोला (सानो हरियो घर जसरि छोप्न लाई)।
 - जुन बिरुवालाई सार्न खोजिएको हो त्यसको ताजा २०-३० सेन्टिमीटर हाँगा।
- खासगरी सहरहरु पनि घना बगैचा बन्न सक्छन। हरेक व्यक्ति संग बन बनाउन सक्ने प्राकृतिक क्षयमता हुन्छ।